

यो योजनाका विशेषताहरू:

स्वाभाविक मृत्यु लाभ / Natural Death (ND):

यो लाभले स्वाभाविक मृत्यु भएको अवस्थामा तपाईंको परिवारले आधारभूत आम्दानीको सुरक्षा प्राप्त गर्न मद्दत गर्दछ।

• दुर्घटनाबाट मृत्यु, अंगभंग र पूर्ण स्थायी असक्षमता भएर पछिने लाभ : एकमुष्ट रकम / Accidental Death, Dismemberment & Permanent Total Disability (AD, D & PTD) Lumpsum:

मृत्यु तथा अक्षमताका प्रमुख कारण दुर्घटनाहरू हुन्। सम्पूर्ण अक्षमताहरूले गर्दा परिवारको आर्थिक भारलाई घर बाँधिले पनि बढाउँछ।

MetLife को लाईफ शील्ड (Life Shield) बीमाले यस्तो सम्पूर्ण विनाशकारी जोखिम विरुद्ध तपाईंको परिवारको सुरक्षा गर्न स्वाभाविक मृत्यु लाभको ३ गुण्डा बढी रकमभरमा प्रदान गर्दछ।

• दुर्घटना क्षतिपट्टि आर्थिकपक्षबाट क्षतिपट्टि / Accidental Medical Reimbursement (AMR):

दुर्घटना हुनुभन्दा र कारणबाट भईरहनुभन्दा। आम्दानी रोक्नेजस्तो दुर्घटनाबाट साधारण दुर्घटना र निमित्तक मै उपचार गर्न सकिन्छ।

MetLife को लाईफ शील्ड (Life Shield) बीमाले अति साधारण बोटपटक विरुद्ध समेत सुरक्षा प्रदान गर्दछ। तपाईंलाई त्यस्तो उपचारको आवश्यकता परेमा जुनसुकै स्वास्थ्य सेवाको उपचार गर्नु पनि हामी तपाईंको बीमाप्रदायक कम्पनीले मद्दत गर्दछौं।

• दुर्घटना क्षतिपट्टि अस्पताल भर्ना भएर ५२ हप्ता आय / In-Hospital-Accident (IHA):

कुनै कुनै बोटपटकहरूले तपाईंलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता पर्न सक्छ। अस्पताल भर्ना हुनु भनेको खर्च बढ्नु हो।

MetLife को लाईफ शील्ड (Life Shield) बीमाले यस्तो भर्नाको लागि पनि मद्दत सहित प्रदान गर्दछ।

• दुर्घटना असक्षम आय / Accidental Weekly Income (AWI):

कुनै बोटपटकहरूले तपाईंलाई काम गर्न जानबाट रोक्न सक्छन्।

MetLife को लाईफ शील्ड (Life Shield) बीमाले यस्तो अवस्थामा अक्षमताबाट बच्न मद्दत गर्ने अतिरिक्त आम्दानीको सुरक्षा सहित प्रदान गर्दछ।

MetLife मा हामी यो मान्छौं कि जीवनको चुनौतीपूर्ण गर्न सकिने, तर यसले आम्दानीको सुरक्षा तथा यसले निम्त्याउने अर्थिक जोखिम विरुद्ध तपाईंले तपाईंको परिवारको सुरक्षा गर्न आवश्यक छ।

१) लाईफलाई यो सुरक्षा किन आवश्यक छ ?

मृत्युको कारणहरू मात्रै दुर्घटना एउटा प्रमुख कारण हो। दुर्घटनाको कारण अक्षमता अझ बढी हुने गर्छ।

२) यो योजना अक्षमता को व्यापार कस्तो ?

यो योजनाले बीमालेबन्दा मृत्यु भित्रिँदा हुने स्वाभाविक मृत्यु, दुर्घटना मृत्यु र अक्षमताहरूको रकमभरमा प्रदान गर्दछ।

३) कसले आर्जन गर्न पाउँछ ?

५५ वर्ष ३९ वर्ष सम्मका व्यक्तिहरूको लागि यो योजना उपलब्ध छ।

४) के यलाई कुनै स्वास्थ्य परीक्षणको आवश्यकता पर्छ ?

नैन, पटक नैन।

५) कति गर्छ, कि कति न छ ?

यो योजनाले २४ घण्टा र ३६५ दिन निम्त्याउने रकमभरमा प्रदान गर्दछ।

६) कसरी पैसा आर्जन गर्न सक्छ ?

यो कसरी छ। तपाईंलाई लक्ष्यित गर्न कसरी MetLife का अधिकारीलाई सम्पर्क गर्नुपर्छ।

७) कसरी पैसा यो बीमा गर्न सक्छ ?

हाम्रा अधिकारी तपाईंलाई लक्ष्यित गर्न उपलब्ध हुनेछ अथवा लक्ष्यितको लागि तपाईं हामी कार्यालयमा आउन सक्नु हुनेछ।



अतिरिक्त लाभहरू दुर्घटनाबाट कसरी

सुरक्षा गर्न अतिरिक्त लाभ, मद्दत गर्न र दुर्घटनाबाट

नियन्त्रण गर्न सकिने, दुर्घटना

घटना: १९९९, २०००, २००१

मिति: १९९९-१९९९

कति बोटपटक (१९९९-१९९९)

कति बोटपटक (१९९९-१९९९)

ई-मेल: service-nepal@metlife.com.np

वेबसाइट: www.metlife.com.np

हाम्रो अतिरिक्त लाभ योजना अतिरिक्त लाभ दुर्घटनाबाट कसरी सुरक्षा गर्न सकिने, तर यसले आम्दानीको सुरक्षा तथा यसले निम्त्याउने अर्थिक जोखिम विरुद्ध तपाईंले तपाईंको परिवारको सुरक्षा गर्न आवश्यक छ।

NA Code: NA/1000/2002/06/757/0002
LTD 2/02/008

लाईफ शील्ड (Life Shield)

एकमुष्ट प्याकेज Lumpsum Package



जीवन बीमा मृत्यु भएर जाने मान्छेको लागि होइन,
यो बाँच्नेहरूको लागि हो।



अतिरिक्त जीवन बीमा

EXECUTIVE

LUMP SUM PACKAGE

Premium For Executive Plan 1						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	40,000	18-34	1548	1802	2163	2618
AD, D & PTD	200,000	35-39	1668	1942	2283	2736
		40-44	1828	2102	2443	2896
AMR	25,000	45-49	2108	2382	2723	3178
IN - A (Per Week)	1,400	50-54	2588	2862	3203	3658
		55-59	3288	3562	3903	4358
Optional:						
AWI (Per Week)	1,400	18-34	508	580	N/A	N/A
		35-39	508	580	N/A	N/A
		40-44	508	580	N/A	N/A
		45-49	508	580	N/A	N/A
		50-54	508	580	N/A	N/A
		55-59	508	580	N/A	N/A

Premium For Executive Plan 2						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	50,000	18-34	1802	2280	2682	3242
AD, D & PTD	250,000	35-39	2073	2410	2832	3382
		40-44	2273	2610	3032	3582
AMR	30,000	45-49	2623	2960	3382	3942
IN - A (Per Week)	2,100	50-54	3223	3560	3982	4542
		55-59	4028	4402	4852	5412
Optional:						
AWI (Per Week)	2,100	18-34	762	880	N/A	N/A
		35-39	762	880	N/A	N/A
		40-44	762	880	N/A	N/A
		45-49	762	880	N/A	N/A
		50-54	762	880	N/A	N/A
		55-59	762	880	N/A	N/A

Premium For Executive Plan 3						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	75,000	18-34	2724	3180	3772	4547
AD, D & PTD	375,000	35-39	2949	3414	3987	4772
		40-44	3249	3714	4287	5072
AMR	40,000	45-49	3774	4239	4822	5597
IN - A (Per Week)	2,800	50-54	4674	5139	5722	6497
		55-59	5887	6451	7034	7812
Optional:						
AWI (Per Week)	2,800	18-34	1016	1180	N/A	N/A
		35-39	1016	1180	N/A	N/A
		40-44	1016	1180	N/A	N/A
		45-49	1016	1180	N/A	N/A
		50-54	1016	1180	N/A	N/A
		55-59	1016	1180	N/A	N/A

Premium For Executive Plan 4						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	190,000	18-34	3526	4117	4862	5853
AD, D & PTD	500,000	35-39	3826	4417	5162	6153
		40-44	4226	4817	5562	6553
AMR	50,000	45-49	4826	5517	6262	7253
IN - A (Per Week)	3,500	50-54	6126	6717	7462	8453
		55-59	7676	8467	9212	10203
Optional:						
AWI (Per Week)	3,500	18-34	1271	1482	N/A	N/A
		35-39	1271	1482	N/A	N/A
		40-44	1271	1482	N/A	N/A
		45-49	1271	1482	N/A	N/A
		50-54	1271	1482	N/A	N/A
		55-59	1271	1482	N/A	N/A



EXECUTIVE Gold

Premium For Executive Gold Plan 1						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	150,000	18-34	5280	5920	6976	8383
AD, D & PTD	750,000	35-39	5533	6370	7426	8833
		40-44	6123	6970	8026	9433
AMR	70,000	45-49	7183	8020	9076	10483
IN - A (Per Week)	4,200	50-54	8883	9820	10876	12283
		55-59	11083	12445	13501	14908
Optional:						
AWI (Per Week)	4,200	18-34	1525	1779	N/A	N/A
		35-39	1525	1779	N/A	N/A
		40-44	1525	1779	N/A	N/A
		45-49	1525	1779	N/A	N/A
		50-54	1525	1779	N/A	N/A
		55-59	1525	1779	N/A	N/A

Premium For Executive Gold Plan 2						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	200,000	18-34	7045	8467	10023	12058
AD, D & PTD	1,000,000	35-39	7845	9267	10823	12858
		40-44	8645	9867	11423	13458
AMR	190,000	45-49	10045	11267	12823	14858
IN - A (Per Week)	10,000	50-54	12445	13667	15223	17258
		55-59	15045	17167	18723	20758
Optional:						
AWI (Per Week)	5,000	18-34	1815	2118	N/A	N/A
		35-39	1815	2118	N/A	N/A
		40-44	1815	2118	N/A	N/A
		45-49	1815	2118	N/A	N/A
		50-54	1815	2118	N/A	N/A
		55-59	1815	2118	N/A	N/A

Premium For Executive Gold Plan 3						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	200,000	18-34	8878	10523	12360	14360
AD, D & PTD	1,000,000	35-39	9478	11123	13060	15060
		40-44	10278	11923	13860	15860
AMR	150,000	45-49	11678	13323	15260	17260
IN - A (Per Week)	14,000	50-54	14078	15723	17760	20460
		55-59	17578	19223	21260	23960
Optional:						
AWI (Per Week)	5,000	18-34	1815	2118	N/A	N/A
		35-39	1815	2118	N/A	N/A
		40-44	1815	2118	N/A	N/A
		45-49	1815	2118	N/A	N/A
		50-54	1815	2118	N/A	N/A
		55-59	1815	2118	N/A	N/A

Premium For Executive Gold Plan 4						
Occupational Classes						
Benefits	Coverage	Age	A	B	C	D
Natural Death (ND)	290,000	18-34	10705	12810	15097	17815
AD, D & PTD	1,000,000	35-39	11305	13410	15697	18415
		40-44	12105	14210	16597	20215
AMR	290,000	45-49	13505	15610	18197	21915
IN - A (Per Week)	21,000	50-54	15905	18010	20897	24915
		55-59	19405	21510	24697	29315
Optional:						
AWI (Per Week)	5,000	18-34	1815	2118	N/A	N/A
		35-39	1815	2118	N/A	N/A
		40-44	1815	2118	N/A	N/A
		45-49	1815	2118	N/A	N/A
		50-54	1815	2118	N/A	N/A
		55-59	1815	2118	N/A	N/A

